



# गोदावरी नगरपालिका

## नगर कार्यपालिकाको कार्यालय

अत्तरिया, कैलाली  
सुदूरपश्चिम प्रदेश, नेपाल  
२०७३



मिति: २०८१/०८/०६

प.सं. : २०८१/८२

च.नं. : १७१६

**विषय : १५ औं राष्ट्रपति रनिङ्ग शिल्ड सम्बन्धमा ।**

श्री सामुदायिक र संस्थागत विद्यालय सबै,  
गोदावरी नगरपालिका, कैलाली ।

प्रस्तुत विषय सम्बन्धमा गोदावरी नगरपालिका राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिको मिति २०८१-०८-०६ गते बसेको बैठकले शैक्षिक सत्र २०८१ मा सञ्चालन हुने १५ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता मिति २०८१-०८-१८ देखि २०८१-०८-२१ गते सम्म श्री दुर्गा भवानी मा.वि. गोदावरी न.पा-७, हरैयामा सञ्चालन हुने निर्णय भएको व्यहोरा अनुरोध छ । राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका, २०७० (संशोधन सहित) को अनुसूची-४ मा भएको व्यवस्था बमोजिम तपसिल बमोजिमका खेलहरूका लागि मिति २०८१-०८-१२ गते भित्र विद्यार्थी (खेलाडी) हरूको नामावली र खेलकुद शिक्षकको विवरण प्रतियोगिता सञ्चालन हुने विद्यालयमा उपलब्ध गराउन हुन समेत अनुरोध छ ।

**तपसिल (खेलहरूको विवरण)**

१. भलिबल : (छात्र/छात्रा)
२. कबड्डी : (छात्र/छात्रा)
३. एथ्लेटिक्स :

**क) दौड (ट्र्याक) तर्फ:**

छात्र: १०० मि, २०० मि, ४०० मि, ८०० मि, १५०० मि, ३००० मि, ४ x १०० मि. रिले, ४ x ४०० मि. रिले  
छात्रा: १०० मि, २०० मि, ४०० मि, ८०० मि, १५०० मि, ३००० मि, ४ x १०० मि. रिले ४ x ४०० मि. रिले

**ख) उफ्रने र फ्याँक्ने (फिल्ड) तर्फ:**

छात्र: हाईजम्प, लडजम्प, त्रिपलजम्प, ज्याभलिड श्रो ८०० ग्राम, सटफुट १२ पाउण्ड  
छात्रा: हाईजम्प, लडजम्प, त्रिपलजम्प, ज्याभलिड श्रो ६०० ग्राम, सटफुट ८ पाउण्ड

**४. मार्शल आर्ट तर्फ:**

- क. कराँते : छात्र: U ४२ केजी, U ४७ केजी, U ५२ केजी, U ५७ केजी, U ६२ केजी, काता (एकल)  
छात्रा: U ४० केजी, U ४५ केजी, U ५० केजी, U ५५ केजी, U ६० केजी, काता (एकल)  
ख. तेक्वान्दो: छात्र: U ४५ केजी, U ४८ केजी, U ५१ केजी, U ५५ केजी, U ५९ केजी र एकल पुम्से  
छात्रा: U ४२ केजी, U ४४ केजी, U ४६ केजी, U ४९ केजी, U ५२ केजी र एकल पुम्से

प्रयागराज जोशी  
शाखा अधिकृत  
शाखा अधिकृत



# गोदावरी नगरपालिका नगर कार्यपालिकाको कार्यालय

अत्तरिया, कैलाली  
सुदूरपश्चिम प्रदेश, नेपाल  
२०७३



ग. उसु :

थाओलु तर्फः

छात्रः Chang Quan, Nan Quan and Taiji Quan

छात्राः Chang Quan, Nan Quan and Taiji Quan

सान्सौ तर्फः छात्र ४२ केजी, ४५ केजी, ४८ केजी

छात्रा ४२ केजी, ४५ केजी, ४८ केजी

## निर्देशनः

१. खेलाडी फाराम दर्ता अन्तिम मिति: २०८१/०८/१२ कार्यालय समय भित्र फाराम दर्ता गराइसक्नुपर्नेछ ।
२. खेलाडी विद्यार्थीको इमिस बाट विद्यार्थी परिचय पत्र र जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपी पृष्ठ रुपमा देखिने गरि अनिवार्य रुपमा पेश गर्नुपर्नेछ ।
३. खेलाडी विद्यार्थीको फाराम फोटो सहित सम्बन्धित विद्यालयको प्र.अ. को प्रमाणित गरिएको हुनुपर्नेछ ।
४. एथ्लेटिक्स तर्फ २ फिल्ड र १ ट्रयाक वा २ ट्रयाक र १ फिल्डमा एउटै खेलाडीले भाग लिन पाउनेछ ।
५. समूह खेलमा भाग लिएको विद्यार्थीले अन्य कुनै खेलमा भाग लिन पाउने छैन ।
६. सम्बन्धित खेलमा सहभागी हुने खेलाडीहरूले अन्य कुनै पनि खेलमा भाग लिन पाउने छैनन् ।
७. खेल सञ्चालन हुने मितिमा सहभागी विद्यार्थीहरूको उमेर १८ वर्ष ननाघेको हुनुपर्नेछ ।
८. सहभागी हुन भर्नुपर्ने फाराम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका, २०७० (संशोधन) को अनुसूची-१ बमोजिमको ढाँचामा हुनुपर्नेछ ।
९. खेल अवधिमा खेलाडीलाई निर्धारित समयमा उपस्थित गराउने काम सम्बन्धित विद्यालयको हुनेछ । यदि समयमा उपस्थित नभएमा आयोजक जिम्मेवार हुने छैन ।
१०. खेलकुद वा अन्य व्यवस्थापन सम्बन्धी जानकारी लिनका लागि विद्यालयले १ जना खेल प्रतिनिधी अनिवार्य रुपमा तोकी आयोजकलाई लिखित रुपमा जानकारी दिनुपर्नेछ ।
११. प्रत्येक खेलका लागि प्रत्येक खेलाडी (विद्यार्थी) को अलग-अलग सहभागी फाराम भरी पेश गर्नुपर्नेछ ।
१२. अन्य व्यवस्था राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका, २०७० (संशोधन) मा भए बमोजिम हुनेछ ।

प्रयागराज जोशी  
शाखा अधिकृत